

बैठक नं.१०५

आज मिति २०७८ फागुन ३० गते सोमबार दिनको ४:०० बजे यस कीर्तिपुर नगरपालिकाका नगर प्रमुख श्री रमेश महर्जनज्युको अध्यक्षतामा, नगर कार्यपालिकाको बैठक, नगरपालिकाको सभाकक्षमा देहाय बमोजिमको उपस्थितिमा बसी निम्न बमोजिमका निर्णयहरू गरियो ।

सि.न.	पद	नाम, थर	दस्तखत
१	अध्यक्ष, प्रमुख	श्री रमेश महर्जन	
२	सदस्य, उपप्रमुख	श्री सरस्वती रिजाल (खड्का)	
३	सदस्य, अध्यक्ष वडा न. १	श्री हर्ष महर्जन	
४	सदस्य, अध्यक्ष वडा न. २	श्री रमेशमान डंगोल	
५	सदस्य, अध्यक्ष वडा न. ३	श्री राजेन्द्र महर्जन	
६	सदस्य, अध्यक्ष वडा न. ४	श्री राजेन्द्र बाँनिया	
७	सदस्य, अध्यक्ष वडा न. ५	श्री राजेन्द्र कुमार महर्जन	
८	सदस्य, अध्यक्ष वडा न. ६	श्री न्हुच्छे बहादुर महर्जन	
९	सदस्य, का.वा.अध्यक्ष वडा न. ७	श्री राजकुमार महर्जन	
१०	सदस्य, अध्यक्ष वडा न. ८	श्री विनोद महर्जन	
११	सदस्य, अध्यक्ष वडा न. ९	श्री गंगाराम महर्जन	
१२	सदस्य, अध्यक्ष वडा न. १०	श्री अमन महर्जन	
१३	सदस्य	श्री नन्ददेवी महर्जन	
१४	सदस्य	श्री राजु मिजार	
१५	सदस्य	श्री राजेन्द्र तोलाङ्गे	
१६	सदस्य	श्री सरस्वती परियार	
१७	सदस्य	श्री सानु मिजार	
१८	सदस्य	श्री सुनीता नकमी	
१९	सदस्य	श्री सुमन पोखरेल	
२०	सदस्य	श्री संगिता श्रेष्ठ (उप्रेती)	

सि.न.	पद	नाम, थर	दस्तखत
२१	सदस्य सचिव	श्री राजेन्द्र कार्की	
आमन्त्रित व्यवस्थापन कर्मचारीहरूः			
१	लेखा अधिकृत	श्री प्रविन कुमार शाही	
२	सचिवालय	श्री संजिता लामा	

निर्णय नं.१

कीर्तिपुर नगरपालिकाको २५ औं नगरपालिका स्थापना दिवस मिति २०७८ चैत्र १४ गते भव्यताका साथ मनाउने निर्णय गरियो ।

निर्णय नं.२

कीर्तिपुर नगरपालिका वडा नं.१ को सिट नं. १०२-११८१-२० कित्ता नं. २४० क्षे.फ. ४५३.४० व.मी. मालपोत कार्यालय, कलंकीमा दर्ता बाँकी रहेको फिल्डबुक उतारको जग्गाधनी महलमा खाली जनिएको काठमाडौं जिल्ला, कीर्तिपुर न.पा. वडा नं. १ जग्गामा साविक देखि हालसम्म पनि कीर्तिपुर न.पा. १ नं. वडा कार्यालयको प्रशासनिक भवनको रूपमा संचालन भईरहेको साथै हाल उक्त वडा कार्यालय परिसरमा रहेको जग्गामा वडा कार्यालयको नयाँ प्रशासनिक भवन निर्माण कार्य भईरहेको हुदाँ उक्त जग्गाको जग्गाधनी महलमा कीर्तिपुर नगरपालिका वडा नं.१ कार्यालय राख्नका लागि मालपोत कार्यालय, कलंकीलाई सिफारिस गर्ने निर्णय गरियो ।

निर्णय नं.३

मिति २०७८ चैत्र १३ गते यस नगरपालिकाको २५ औं स्थापना दिवस भव्यताका मनाउनका लागि सोही उपलक्षमा नगरपालिकाको नवनिर्मित प्रशासकीय भवन र हलको उद्घाटन गर्ने, कोभिड-१९ ले श्रृजना गरेको विषम परिस्थितिमा आर्थिक तथा भौतिक रूपमा सहयोग गर्ने संघ, संस्था एवं व्यक्तिहरूलाई सम्मान गर्ने लगायत अन्य कार्यक्रमहरू गरी मनाउनका लागि सम्पूर्ण कार्यपालिकाका सदस्यहरूको मुल समारोह समिति र अन्य व्यवस्थापनका लागि तपशील बमोजिमका व्यवस्थापन समिति गठन गरी कार्यक्रम सम्पन्न गर्ने निर्णय गरियो ।

तपशीलः

१. सम्मान तथा अभिनन्दन उप-समिति

क्र.स	नाम	पद
१	वडा नं.९ वडा अध्यक्ष श्री गंगाराम महर्जन	संयोजक
२	कार्यपालिका सदस्य श्री संगीता उप्रेती	सदस्य
३	स्वास्थ्य शाखा प्रमुख श्री सन्तमान मानन्धर	सदस्य

२. स्वागत सत्कार उप-समिति

क्र.स	नाम	पद
१	वडा नं.१ वडा अध्यक्ष श्री हर्ष महर्जन	संयोजक
२	कार्यपालिका सदस्य श्री सरस्वती परियार	सदस्य
३	उद्यम विकास सहजकर्ता श्री नानी महर्जन	सदस्य

३. खाद्य व्यवस्थापन उप-समिति

क्र.स	नाम	पद
१	कार्यपालिका सदस्य श्री सुनिता नकर्मी	संयोजक
२	कार्यपालिका सदस्य श्री समुन पोखरेल	सदस्य
३	कार्यपालिका सदस्य श्री नन्ददेवी महर्जन	सदस्य

४. सजावट तथा मञ्च व्यवस्थापन उप-समिति

क्र.स	नाम	पद
१	वडा नं.८ वडा अध्यक्ष श्री विनोद महर्जन	संयोजक
२	वडा नं.१० वडा अध्यक्ष श्री अमन महर्जन	सदस्य
३	आ.प्र शाखा प्रमुख श्री प्रविन कुमार शाही	सदस्य

५. साँस्कृतिक झाँकी सहित कार्यक्रम व्यवस्थापन उप-समिति

क्र.स	नाम	पद
१	वडा नं.२ वडा अध्यक्ष श्री रमेशमान डंगोल	संयोजक
२	वडा नं.७ का.वा.वडा अध्यक्ष श्री राजकुमार महर्जन	सदस्य
३	सामाजिक विकास शाखा प्रमुख श्री अनुज प्रधान	सदस्य

६. सर-सफाई उप-समिति

क्र.स	नाम	पद
१	प्रमुख प्रशासकीय अधिकृत श्री राजेन्द्र कार्की	संयोजक
२	वातावरण उप-शाखा प्रमुख श्री ज्ञानबज्र महर्जन	सदस्य
३	जिन्सी उप-शाखा प्रमुख श्री अर्जुन सुवेदि	सदस्य

७. प्रचार प्रसार उप-समिति

क्र.स	नाम	पद
१	उप-प्रमुख श्री सरस्वती रिजाल खड्का	संयोजक
२	वडा नं.३ वडा अध्यक्ष श्री राजेन्द्र महर्जन	सदस्य
३	वडा नं.४ वडा अध्यक्ष श्री राजेन्द्र बाँनिया	सदस्य
४	वडा नं.५ वडा अध्यक्ष श्री राजेन्द्र कुमार महर्जन	सदस्य
५	वडा नं.६ वडा अध्यक्ष श्री न्हुच्छे बहादुर महर्जन	सदस्य
६	सुचना अधिकारी श्री परशुराम चौलागाई	सदस्य
७	नगर सन्देश उपसम्पादक श्री ज्ञान कुमार महर्जन	सदस्य

निर्णय नं.४

नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मिति २०७८/११/२६ गतेको प.सं.०७८/०७९, च.नं.२८८ को पत्रानुसार राष्ट्रिय सांस्कृतिक संग्रहालयको DPR सम्बन्धको गठित समितिको निर्णयानुसार हालसम्म पुरातत्व विभाग मार्फत परामर्शदाताले तयार गरिरहेको DPR को सन्दर्भमा कीर्तिपुर नगरपालिका चम्पादेवीस्थित राष्ट्रिय सांस्कृतिक संग्रहालयको लागि २४८ रोपनी जग्गा प्रयोग गर्न र सो जग्गा राष्ट्रिय सांस्कृतिक संग्रहालय कीर्तिपुरको नाममा ल्याउनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरियो ।